

डुडुवा कार्यालय भवनको निर्माण कार्य तिब्र :

तीन महिनामा २५ प्रतिशत कार्य सम्पन्न, अध्यक्ष नेतृत्वको टोलीद्वारा अनुगमन

डुडुवा (बाँके), ४ कार्तिक । बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निर्माणको कार्य तिब्र रुपमा अघि बढेको छ । भवन निर्माणको ठेक्का सम्झौता भएको तीन महिनाको अवधीमा २५ प्रतिशत निर्माण कार्य पुरा भएको छ । कोरोना संक्रमणको महामारी र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निर्माण सामाग्री अभावका बेला पनि निर्माण कार्य तिब्र रुपमा अघि बढेको हो ।

भवन निर्माणको कार्यप्रगतिका बारेमा आज मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष चौधरीले भवनको निर्माणको गुणस्तरियता, बाउण्ड्री, शौचालय, बहुउद्देशिय सभा हलको डिजाइन, भवनको कोठा लगायतका बारेमा प्राविधिक टोलीसंग जानकारी लिई थप सरसल्लाह दिनुभयो । उहाँले बाँके जिल्लामै पहिले पटक डुडुवाले भवन निर्माण गर्न लागेकाले समयमा निर्माण कार्य सम्पन्न पुरा गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । अध्यक्ष चौधरीले छिट्टै भवन निर्माणको कार्य सम्पन्न भएमा कार्यालयको कामकाज तथा सेवा प्रवाहमा निकै सहयोग तथा गुणस्तरियता बढने विश्वास व्यक्त गर्नुभयो ।

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव लगायत कर्मचारी र प्राविधिकहरूको सहभागिता रहेको थियो । भवन निर्माणको यसरी नै बेला बेलामा अनुगमन भएमा हामीलाई पनि कार्य गर्नमा सहजता तथा उत्साह थप्ने बताउदै निर्माण कम्पनी रोयल कन्सट्रक्सनका प्रोजेक्ट इन्जिनियर दिनेशबहादुर शाहीले भन्नुभयो—‘अहिलेको प्रगति अनुसार अघि बढेमा ६ महिना अगावै निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्न सकिन्छ, त्यसै अनुरूप अहिलेलाई तिब्र रुपमा काम गरिरहेका छौ ।’ उहाँले अहिले जटिल परिस्थितीमा पनि हामीले निर्माण कार्य नरोकी निरन्तर अघि बढाइरहेको भन्दै निर्माण सामाग्रीका लागि खोला खुलेपछि अझ सहज हुने बताउनुभयो ।

अत्याधुनिक प्रविधीबाट निर्माण हुने सुविधा सम्पन्न भवनको तीन महिना अघि मात्र गाउँपालिका अध्यक्ष चौधरीले शिलान्यास गर्नुभएको थियो । गाउँपालिका केन्द्र रहेको वडा नं. ३ बनकट्टीस्थित २० कठठा जग्गामा रु १० करोड २२ लाख १६ हजार ६१२ को लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भईरहेको छ । चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देशिय सभा हल, सानो सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, टुला तथा साना सवारीका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिकालय, गार्ड रुम र लिफ्टसहितको भवन निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार रोयल कन्सट्रक्सन कैलालीले भवन निर्माणको ठेक्का सम्झौता गरेको छ भने दुई वर्षभित्र भवन बनाउने समझदारी भएको छ । भवन निर्माणका लागि संघिय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाकी रकम गाउँपालिकाले व्यहोर्ने छ । गाउँपालिकाले अहिले वडा नं. ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ ।